





**आर्थिक बर्ष २०७४/७५
को संसोधित/थप बजेट, नीति तथा कार्यक्रमहरु**

सिमकोट गाँउपालिका
सिमकोट, हुम्ला
२०७४

गाँउसभाको बैठकमा २०७४ साल पुस १ ०गते मंगलबार गाँउपालिकाका
उपाध्यक्ष श्री बली रावत ज्यूले प्रस्तुत गर्नुभएको



आर्थिक बर्ष २०७४/७५ को संसोधित/थप बजेट, नीति तथा कार्यक्रमहरु



सिमकोट गाँउपालिका
सिमकोट हुम्ला
२०७४

माननीय सभाध्यक्ष ज्यू,
गाँउसभाका सदस्य ज्यूहरु,
उपस्थित महानुभावहरु,
पत्रकार साथीहरु,
सिमकोटबासी दाजुभाई तथा दिदिबैनीहरु,
सर्वप्रथम यस सिमकोट गाँउपालिकाको पहिलो बजेट निर्माण र हालसम्मको कार्यान्वयनको लागि भुमिका खेल्नुहुने
सभाध्यक्ष ज्यू कार्यपालिका सदस्यज्यूहरु वडासमिति सदस्य ज्यूहरु र सम्बन्धित सबै पक्षहरु प्रति हार्दिक आभार
व्यक्त गर्दछु ।

गाँउसभाबाट पारित बजेट नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने क्रममा केही अन्योलता केहि अस्पष्टता र अप्ठ्याराहरुको गाँठो फुकाउन र गाँउपालिकाको लागि थप नीतिहरुको आवश्यकता बोध भइ संसोधन/थप र स्वीकृत गरी सार्वजनिकरणका लागि यो गरिमामय सभामा आगामी आ.व.२०७४/७५ को संसोधित/थप बजेट, नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेको छु ।

माननीय सभाध्यक्ष ज्यू , सदस्य ज्यूहरु तथा उपस्थित महानुभावहरु,

संसोधित /थप नीतिहरु

- सिमकोट गाँउ कार्यपालिकाको पहिलो बैठक तथा गाँउसभाबाट सिमकोट गाँउपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने उदेश्य राखिएकोले व्यवस्थित शहरी विकास तथा सुरक्षित आवास निर्माण गर्नको लागि सिमकोट मुख्य बजार क्षेत्र मुग्राधारादेखि चौथा रलिड होटल चोक एअरपोर्ट र एअरपोर्टचोक कालिन्चोक काठेचुली हुदै अस्पतालसम्म, काठेचुली हुँदै शिव मन्दिरसम्म र रिड रोडमा 7 सात मिटर चौडा मोटरबाटो तथा अन्य सबै भित्री बाटोहरुमा 4 चार मिटर बाटो चौडा गरिनेछ ।
- यसरी बाटो चौडा गर्दा हाल भएको बाटो र नापी नक्सामा भएको बाटोको मध्यविन्दुबाट बराबर क्षेत्रफल बाटोको लागि छाड्न अवधी तोक्री सुचना प्रकाशन गरिनेछ ।तोकिएको अवधिसम्म नछाडिएको अवस्थामा गाँउपालिकाले नियमानुसार भत्काउन सक्नेछ र भत्काउदा लाग्ने खर्च समेत सम्बन्धितबाटै असुलउपर गर्ने व्यवस्था मिलाउनेछ ।
- गाँउपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा अंग्रेजी माध्यम कक्षा संचालनको लागि आर्थिक व्यवस्था मिलाइनेछ ।

माननीय सभाध्यक्ष ज्यू ,

अब म आ.व.२०७४/७५ को संसोधित/थप बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमती चाहान्छु । आ.व.२०७४/७५ को लागि सिमकोट गाँउपालिकाको लागि रु.२ 5 करोड 37 लाख ५१ हजार रुपैया विनियोजन गरेकोमा कुल बजेटमा हेरफेर भएको छैन ।

कुल विनियोजन मध्ये शर्त सहित चालुतर्फ रु 13 करोड ७५ हजार ५ 1%र पुँजीगत तर्फ १२ करोड 36 लाख 7 ६ हजार ४ 9% विनियोजन गरेकोमा संसोधित बजेटमा चालुतर्फ रु 12 करोड 57 लाख ७५ हजार र पुँजीगत तर्फ १२ करोड 79 लाख 7 ६ हजार भएको छ ।नयाँ दस्तुरहरु कायम गरी थप राजस्व संकलनका क्षेत्रहरु पनि खोजिएको छ ।यसको लागि सिमकोट गाँउपालिकाको आर्थिक ऐन 2074 केही संसोधन/ थप र विनियोजन ऐन 2074 केही संसोधन आजकै सभाबाट गरिनेछ ।तल उल्लेखित दस्तुरहरु अनुमोदन गरी आर्थिक ऐनमा अनुसुची थप गरिनेछ ।

पशु सेवा शाखाबाट पशु दर्ता र औषधी दिँदा

सि.न.	पशुको किसिम	लाग्ने दस्तुर प्रतिगोटा रु	कैफियत
1	भेडा बाख्रा	10	
2	गाइ गोरु	20	
3	घोडा खच्चड	50	
4	कुकुर	25	
5	अन्य	10	

पशु स्वास्थ्य प्रमाणित गर्दा सिफारिस दस्तुर

सि.न.	पशुको किसिम	लाग्ने दस्तुर प्रतिगोटा रु	कैफियत
-------	-------------	----------------------------	--------

1	भेडा बाख्रा	10	
2	गाइ गोरु	15	
3	घोडा खच्चड	25	
4	अन्य	10	

मासु पसल दर्ता र नविकरण

सि.न.	मासुको किसिम	लाग्ने दस्तुर रु	कैफियत
1	कुखुरा	1000/500	
2	खसी बोका	1000/500	
3	माछा	1000/500	
4	राँगा र अन्य	1000/500	

ताजा मासु र सुकुटी अन्य मासु जन्य बस्तु निर्यात गर्दा

सि.न.	मासुको किसिम	लाग्ने दस्तुर रु प्रतिकेजी	कैफियत
1	कुखुरा	10	
2	खसी बोका	15	
3	माछा	20	
4	राँगा	25	
5	चौरीको पुच्छर	30 प्रति पुच्छर	
6	अन्य	25	

स्वीकृति एवं अनुमोदनका लागि संसोधित बजेट तथा कार्यक्रमहरु

- पुँजीगत स्वास्थ्य शिर्षकको शिविर संचालनको रु 200000।-अक्षरुपी रु दुई लाख चालू तर्फको शर्त स्वास्थ्य अन्तर्गतको भिटामिन कार्यक्रममा थप गरिएको छ ।
- पुँजीगत स्वास्थ्य शिर्षक अन्तर्गतको बिलिड मेसिन खरिदबाट बचेको रकम रु 58000।- अक्षरुपी रु अन्ठाउन्न हजार स्वास्थ्य संस्थाहरुको लागि चाहिने विभिन्न ४ चार किसिमको तौल मेसिन खरिदको लागि छुट्याइएको छ ।
- आन्तरिक राजस्वबाट पारिश्रमिकको लागि छुट्याइएको रकम बाट रु 4500000।-अक्षरुपी रु पैतालिस लाख रुपैया गाँउपालिकाको लागि एक फोरट्विल गाडी र एक मोटर साइकल खरिदको लागि पुँजीगत सवारी शिर्षकमा सारिएको छ ।
- स्थानिय पर्यटन तथा सरसफाई शुल्क उठाउने कुरामा दुविधा भई साविक जिविसले उठाउदै आएको दररेट सार्कका लागि रु 1100।-अक्षरुपी रु एघार सय रुपैया र अन्यका लागि रु 1500।-अक्षरुपी रु पन्ध्र सय रुपैयाको दरमा संकलन गरिएको अनुमोदनका लागि प्रस्तुत गरिएको छ ।
- चौथा देखि काठेचुलीसम्म मोटरबाटो चौडा र ढल निर्माण भनि रु 24000000।-अक्षरुपी रु दुई करोड चालिस लाख छुट्याइएकोमा योजनाको नाम परिवर्तन गरी चौथा देखि काठेचुली हुदै तल्लो बजार सम्म र सिमकोट तल्लो गाँउ सम्मको मुख्य बजार क्षेत्रको सडक चौडा ढल निर्माण सडक पिचिड र सडक बत्ती व्यवस्थापन भनि राखि अनुमोदन तथा स्वीकृतको लागि प्रस्तुत गरिएको छ ।

- लोरलागेचुलीदेखि रोकाय सपिड सेन्टरसम्म सडक ढलका लागि रु 6000000।-अक्षरुपी रु साठी लाख छुट्याइकोमा मुग्राधारा चौथा टेलिकम अफिस रोकाया सपिड सेन्टरहुदै कालिन्चोक सम्मको सडक तथा ढलको लागि सारि अनुमोदन तथा स्वीकृतको लागि प्रस्तुत गरिएको छ ।
- वडा न 3 मा लिमाटाडदेखि छिलुङ्वा सम्म रु 2400000।-अक्षरुपी रु चौविस लाख छुट्याइकोमा निलासा देखि वरगाँउसम्म मोटरबाटो भनि ठाँउ परिवर्तन गरिएको छ ।
- वडा न.4 मा टाकजोड देखि सोमासोल्सा सम्म रु 2100000।- अक्षरुपी रु एक्काइस लाख छुट्याइकोमा बुराउसे गाँउभित्र सडक निर्माण भनि ठाँउ परिवर्तन गरिएको छ ।
- वडा न.2 को चुतेनी चौरदेखि चुत्रेनी खोला सम्म बाटो निर्माण मा रु 800000।-अक्षरुपी रु आठ लाख छुट्याइएकोमा नाम ठाँउ परिवर्तन गरि बरगाँउ देखि ठेहे सम्म मोटर बाटो गरिएको छ ।

अन्त्यमा सहयोग गर्नुहुने अध्यक्षज्यू वडाध्यक्ष ज्यूहरु लगायत वडासमितीहरु र प्रमुख प्रशासकिय अधिकृत लगायतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुमा धन्यवाद ज्ञापन गर्दछु ।

धन्यवाद ।

उपस्थितिहरु

सि.न.	नाम थर	पद	&jufgf	मोबाइल न.	हस्ताक्षर
1					
2					
3					
4					
5					
6					
7					
8					
9					
10					
11					
12					
13					
14					
15					
16					
17					
18					
19					
20					
21					
22					
23					
24					
25					
26					
27					

28					
29					
30					
31					
32					
33					
34					
34					
36					
37					
38					
39					
40					
41					
42					
43					
44					
45					